


किस्पाङ गाउँपालिकाको आठौँ गाउँसभामा
उपाध्यक्ष श्री मायादेवी न्यौपानेद्वारा मिति २०७८।०३।१० मा प्रस्तुत

बजेट बक्तव्य

आर्थिक वर्ष २०७८/०७९



किस्पाङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
काहुले, तुवाकोट
बागमती प्रदेश, नेपाल

आदरणीय गाउँ सभा अध्यक्ष ज्यू,

सभाका सदस्य ज्यू हरु

१. नेपालको संविधान २०७२ ले ब्यबस्था गरेको स्थानिय तह, किस्पाड गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको रुपमा यस सम्मानित गाउँ सभा समक्ष आर्थिक वर्ष २०७८।०७९ को बजेट प्रस्तुत गर्न पाउँदा आफुलाई गौरवान्वित महसुस गरेको छु ।
२. यस अवसरमा राष्ट्रियता, समावेशी लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पक्षमा जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ऐतीहासिक आन्दोलनका बेपत्ता, घाइते, राजनितिक र नागरिक अगुवा तथा योगदान गर्ने सम्पूर्ण नागरिकहरु प्रति सम्मान सहित हार्दिक आभार प्रकट गर्दछु ।
३. बिश्वब्यापी कोभिड १९ को महामारीका कारण ज्यान गुमाउने शोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै स्वास्थ्य संस्था र होम आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दछु । स्वास्थ्य सामाग्री सहयोग गर्ने विभिन्न संघ संस्था र व्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
४. यस्तो चुनौतिपर्ण समयमा गाउँपालिका संघीय सरकार र प्रदेश सरकार सँग समन्वय र सहकार्य गरी संकटको सामना गर्न निरन्तर प्रयत्नशील रहेको छ ।
५. नेपालको संविधान २०७२ मा उल्लेखित राज्यको निर्देशक सिद्धान्त, मौलिक हक, संघिय सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रम, संघीय ऐन, कानुन र कार्यविधिहरुबाट निर्देशित हुँदै गाउँबासीको आकांक्षा सम्बोधन गर्न गाउँ सभा बाट पारित नीति तथा कार्यक्रम प्रभावकरी कार्यान्वयन गर्ने गरी बजेट प्रस्तुत गरेको छु ।
६. जनप्रतिनिधि, गाउँपालिका बिषयगत समिति, राजनीतिक दलका नेतृत्व, बिकास साझेदार, निजि क्षेत्र, सामुदायिक संस्थाहरु, संचारकर्मी, नागरिक समाज तथा बुद्धिजीवी, युवा तथा किसानहरु लगायतका क्षेत्रको औपचारिक तथा अनौपचारिक सल्लाह, सुझाव र परामर्शहरुलाई समेटेर आर्थिक वर्ष २०७८।०७९ को बजेट तर्जुमा गरिएको छ ।
७. आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट देहायको उद्देश्य प्राप्ति गर्न केन्द्रित गरिएको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोचलाई मुर्तरुप दिन किस्पाड गाउँपालिकाको "विकासको लागि पुर्बाधार, समृद्ध किस्पाडको आधार" भन्ने दृष्टीकोणलाई हासिल गर्न बलियो जगको आधार तय गर्नु यस बजेटको मूल उद्देश्य रहेकोछ ।

- आर्थिक पुनरुत्थान गरि स्थानिय अर्थतन्त्रमा परेको असर न्युनीकरण, गरिबी न्युनिकरण र रोजगारी सृजना गर्ने ।
 - गाउँपालिकाको आधारभूत भौतिक पुर्बाधार बिकास गरि बिकासको आधार तय गर्ने ।
 - बिश्वब्यापी कोभिड १९ को महामारीको रोकथाम, नियन्त्रण र सृजित संकट सामना गर्ने ।
 - गुणस्तरीय, प्राबिधिक र रोजगारमुलक शिक्षा प्रणालीको विकास गर्ने ।
 - समतामुलक बिकासमा कोहि पनि पछाडी नछुट्टुन भनी सिमान्तकृत समुदायलाई आर्थिक समावेशिकरण गर्ने ।
 - सुशासन र संस्थागत विकास गरि विकास र प्रशासन लाई प्रभावकारी बनाउने ।
८. हाल महामारीको संकटबाट उत्पन्न बेरोजगारी समस्या सम्बोधन गर्न यस बजेटले सामाजिक विकास, आर्थिक पुनरुत्थान र बिकासको लागि सडक, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि, पशुपालन, लघु उद्यम, पर्यटन र रोजगारीमा प्राथमिकता दिएको छ ।
९. यस बजेटले कोभिड १९ को चुनौती सामना गर्ने, आर्थिक पुनरुत्थान, रोजगारीको अवसर सृजना गर्ने, समृद्धिको लागि सुशासन, सामजिक बिकास, भौतिक पुर्बाधार बिकास गर्ने लक्ष्य पुरा गर्ने अपेक्षा गरेको छु ।
१०. बजेटले मितव्ययी, क्रमागत योजनाहरुलाई सम्पन्न गर्ने, गाउँपालिकाको मुख्य भौतिक पुर्वाधार सम्पन्न गर्ने र विकास साझेदारहरु संग साझेदारी विकास गर्न वास्तविक र कार्यान्वयन योग्य बनाईएको छ ।
११. यस बजेटले राजश्व सुधार योजना कार्यान्वयन गर्न आवश्यक जोड दिएको छ । ब्यबसायिक करको दायरालाई विस्तार गर्न सबै प्रकारका ब्यबसायलाई अभिलेखीकरण गर्ने र कोभिड १९ ले प्रत्यक्ष असर परेका क्षेत्र र सिमान्तिकृत लक्षित समुदाय महिला, दलित र अपाङ्गहरुलाई कर छुटको प्रस्ताव गरेको छु ।
१२. गत आर्थिक वर्ष २०७६/०७७ को आय र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्मको संसोधित आयव्ययको अनुमान र आगामी आर्थिक वर्ष ०७८/०७९ को अनुमानित आयव्ययको विवरण अनुसूचीमा उल्लेखित गरेको छु ।

आदरणीय गाउँ सभा अध्यक्ष ज्यू,
सभाका सदस्य ज्यू हरु

अब क्षेत्रगत बार्षिक मुख्य कार्यक्रम तथा बजेट बिनियोजन प्रस्तुत गर्न चाहन्छु ।

१३. कोभिड १९ को सामना गर्न आवश्यक पर्ने औषधि, स्वास्थ्य सुरक्षा सामग्री तथा जनचेतनामुलक कार्यक्रमहरुको लागि पर्याप्त बजेटको ब्यबस्था मिलाएको छु । आधारभूत स्वास्थ्य सेवा प्रबाह, जनशक्ति ब्यबस्थापन र स्वास्थ्य सेवा सुदृढीकरण समेतको लागि स्वास्थ्य तर्फ कुल रु. ६७ लाख २० हजार बिनियोजन गरेको छु ।
१४. शुन्य दरबन्दी भएका बिद्यालयहरुमा शिक्षक ब्यबस्थापनको लागि गाउँपालिकाबाट अनुदानको व्यवस्था मिलाएको छु । शिक्षकहरुको तालिम र क्षमता बिकासको लागि आवश्यक बजेट बिनियोजन गरेको छु । यो समेतको लागि शिक्षा तर्फ रु ८० लाख २५ हजार बिनियोजन गरेको छु ।
१५. एक घर एक धाराको नीति कार्यान्वयन गरी सबैलाई स्वच्छ खानेपानीको ब्यबस्था गर्न विकास साँझेदार संग साँझेदारीमा कार्य गर्न आवश्यक बजेट ३१ लाख ६० हजार ब्यबस्था गरेको छु ।
१६. कृषि क्षेत्रको विकास गरी स्वरोजगार सृजना गर्न र कृषि उपजको बजारीकरणको लागि आवश्यक ब्यबस्था मिलाएको छु । प्रत्येक वडामा कृषि सेवा केन्द्र संचालनको लागि जनशक्ति थप गर्ने व्यवस्था मिलाएको छु । समग्र कृषि क्षेत्रको बिकासको लागि रु ६१ लाख बिनियोजन गरेको छु ।
१७. सिंचाई सुबिधा नपुगेका खेति योग्य जमिनमा समुचित सिंचाईको प्रबन्धको लागि आवश्यक बजेट बिनियोजन गरेको छु । आवश्यकता अनुसार साँझेदारीमा समेत कार्यक्रम संचालन गर्ने ब्यबस्था मिलाएको छु ।
१८. पशु सुत्केरी भत्ताको कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिएको छु । नमुना गोठ सुधार, उन्नत पशु आहार ब्यबस्थापन, दुधमा विक्री अनुदान, जनशक्ति थप गरी पशु स्वास्थ्य सेवा लाई थप प्रभावकारी बनाउने ब्यबस्था मिलाएको छु । उल्लेखित समेतका कार्यक्रम संचालनका लागि पशु सेवा तर्फ रु ७५ लाख बिनियोजन गरेको छु ।
१९. लघु उद्यमको विकास र प्रबर्द्धन गरी स्वरोजगार सृजना गर्न रु. ६ लाख ५० हजार बिनियोजन गरेको छु ।
२०. पर्यटन पूर्वाधार तर्फ किस्पाङ नौघडेरी एकिकृत पर्यटन गुरुयोजना कार्यान्वयन गर्न आवश्यक प्रबन्ध मिलाएको छु ।
२१. पालिका क्षेत्र भित्रको मौलिक संस्कृती झल्कने मेला, पर्व, महोत्सव तथा ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षण र बिकासको लागि रु २५ लाख बिनियोजन गरेको छु ।

२२. प्रत्येक वडा केन्द्र बाट पालिका केन्द्र सम्म जोड्ने सडक बर्षे भरी यातायात संचालनको लागि मर्मत संभार तथा पालिका क्षेत्र भित्रका अन्य सडकहरु स्तरोन्नतिका लागि रु. १ करोड १७ लाख विनियोजनको ब्यबस्था मिलाएको छु ।
२३. झोलुंगे पुल तर्फ नेपाल सरकारसँगको साँझेदारीमा ४ वटा झोलुङ्गे पुल निर्माणको कार्य शुरुवात गर्न आवश्यक रकम बिनियोजन गरेको छु ।
२४. विपद जोखिम न्यूनीकरणको लागि रोकथाम, नियन्त्रण, उपचार राहत आदि कार्यका लागि विपद ब्यबस्थापन कोषमा रु २० लाख बिनियोजन गरेको छु ।
२५. महिला, दलित, अपांग र अति बिपन्न समुदायलाई स्वरोजगारी सृजना, उद्यम विकास, सशक्तिकरण गरी बिकासको मुलप्रबाहमा ल्याउन तथा जेष्ठ नागरिक र बालबालिका सम्बन्धि कार्यक्रम संचालन गर्न रु २५ लाख बिनियोजन गरेको छु ।
२६. संस्थागत स्वमुल्यांकन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण तथा वित्तिय सुशासन जोखिम मुल्याङ्कन गर्न आवश्यक रकम ब्यबस्था गरेको छु ।
२७. सन्तुलित बिकासको लागि क्षेत्रगत सन्तुलन गर्न वडागत रुपमा आवश्यक बजेट बिनियोजन गरिएको छ ।
२८. युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्य खेलकुदका कार्यक्रमको विकास र युवा परिचालनको लागि रु १८ लाख ब्यबस्था गरेको छु ।
२९. योजनाबद्ध बिकासको लागि आवधिक गाउँ विकास योजना तयार गर्न विकास साँझेदारसंग सहकार्य गरिनेछ । यसको लागि रु ५ लाख व्यवस्था मिलाएको छु ।
३०. गाउँपालिकाको सूचना तथा अभिलेख ब्यबस्था गर्न , संचार प्रबिधि मैत्री बनाउने र सूचना केन्द्र ब्यबस्थापनको लागि आवश्यक रकम बिनियोजन गरेको छु ।
३१. बन संरक्षण र जडिबुटी शिक्षाको विकास र प्रबर्द्धन समेतको लागि रु ५ लाख बिनियोजन गरेको छु ।
३२. सहकारी क्षेत्रको विकास र रोजगारी सृजना गर्ने खालका कार्यक्रम साँझेदारीमा संचालनका लागि रु ५ लाख बिनियोजन गरेको छु ।

**आदरणीय गाउँ सभा अध्यक्ष ज्यू,
सभाका सदस्य ज्यू हरु**

३३. अब म किस्पाड गाउँपालिकाको आगामी आ.व. २०७८।०७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कुल बजेट बिनियोजन र आम्दानीका स्रोत अनुमानको संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।

- आगामी आ.व. २०७८।०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ४४,९३,०४,००० ।- (अक्षरुपी चौवालिस करोड त्रियानब्बे लाख चार हजार रुपैयाँ मात्र) खर्च हुने अनुमान गरेको छु । कुल बिनियोजन मध्य संघ र प्रदेश तर्फको सशर्त कार्यक्रम बाहेक चालु तर्फ रु ५७२००,०००।- (अक्षरुपी पाँच करोड बहत्तर लाख रुपैयाँ मात्र) र पुँजीगत तर्फ रु २२,५३,००,००० (अक्षरुपी बाईस करोड त्रिपन्न लाख मात्र) रहेको छ ।
- आगामी आ.व. को व्यय अनुमानको शिर्षकगत खर्च विवरण गाउँपालिकाको बिनियोजन विधयेक २०७८ संगै पेश गरेको छु ।
- आगामी आ.व. २०७८।०७९ का लागि अनुमान गरिएको बजेट बिनियोजनको लागि देहायका शिर्षकबाट खर्च व्यहोर्ने श्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट

- नेपाल सरकार बाट समानीकरण तर्फ रु. ७,६६,००,००० ।- (अक्षरुपी सात करोड छैसठ्ठी लाख मात्र)
- नेपाल सरकार बाट सशर्त तर्फ रु. १४,८२,००,००० ।- (अक्षरुपी चौध करोड बयासी लाख मात्र)
- नेपाल सरकार बिशेष अनुदान तर्फ रु. १,६६,००,००० ।- (अक्षरुपी एक करोड छैसठ्ठी लाख मात्र)
- नेपाल सरकार राजश्व बाँडफाड तर्फ रु. ५,५८,८५,००० ।- (पाँच करोड अन्ठाउन्न लाख पचासी हजार मात्र)
- बागमती प्रदेश सरकार समानीकरण तर्फ रु. ५८,४५,००० ।- (अक्षरुपी अन्ठाउन्न लाख पैतालिस हजार मात्र)
- बागमती प्रदेश सरकार बाट सशर्त तर्फ रु. १,८६,०४,००० ।- (अक्षरुपी एक करोड छयासी लाख चार हजार मात्र)

- बागमती प्रदेश सरकार बिशेष अनुदान तर्फ रु. ३९,००,००० ।- (अक्षरुपी उन्चालिस लाख मात्र)
- बागमती प्रदेश सरकार समपुरक अनुदान तर्फ रु. २,२६,९८,००० ।- (अक्षरुपी दुई करोड छब्बीस लाख अन्ठानब्बे हजार मात्र)
- बागमती प्रदेश सरकार राजश्व बाँडफाड तर्फ रु. ८९,९२,००५ ।- (अक्षरुपी उनानब्बे लाख बयानब्बे हजार पाँच मात्र)

अन्य निकायबाट

- जिल्ला समन्वय समिति बाट ३७,५०,००० ।- (अक्षरुपी सैतीस लाख पचास हजार मात्र)

आन्तरिक आयबाट

- गाउँपालिकाको आन्तरिक राजश्वबाट रु १,२६,००,००० ।- (अक्षरुपी एक करोड छब्बीस लाख मात्र)
- उल्लेखित स्रोतहरुबाट अपुग हुने रु ७,५५,७९,९९५।- (अक्षरुपी सात करोड पच्यन्न लाख उनासी हजार नौ सय पञ्चानब्बे मात्र) चालु आ.व. को असार मसान्तसम्म खर्च भई बाँकि रहने नगद मौज्जातबाट पूर्ति हुने अनुमान गरेको छु ।

आदरणीय गाउँ सभा अध्यक्ष ज्यू,

सभाका सदस्य ज्यू हरु

३४. आर्थिक बर्ष २०७८।०७९ को बजेटले बार्षिक नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्रभावकारी हुने बिश्वास गरेको छु । यस बजेटले गाउँबासी जनसमुदाय, विकास साझेदार, निजि क्षेत्र, सहकारी र समुदायमा आधारित संस्थाहरुको अपेक्षा पुरा गर्ने बिश्वास लिएको छु । बजेटको प्रभावकारी कार्यान्वयनको लागि सहयोग गर्न सम्पूर्ण गाउँबासी र सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु ।

३५. आर्थिक बर्ष २०७८।०७९ को बजेट तयारीको लागि खटिने सम्पूर्ण जन प्रतिनिधिहरु, गाउँपालिका कर्मचारीहरु साथै यस कार्यमा रचनात्मक सहयोग गर्ने राजनीतिक दल, बिकास साझेदार, गैरसरकारी संस्था, संचारकर्मी, उद्यमी ब्यबसायी, बुद्धिजिवी, किसान, महिला तथा विभिन्न पेशामा संलग्न शुभेच्छुकहरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद !